

प्रदेश लोक सेवा आयोग

गण्डकी प्रदेश

नेपाल प्रशासन सेवा, सहायक चौथो तह (अप्राविधिक तर्फ) का पद (प्रदेश/स्थानीय तह) को खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम एवं परीक्षा प्रणाली (योजना)

पाठ्यक्रमको रूपरेखा:- संयुक्त र एकिकृत परीक्षा प्रणाली (Integrated & Unified Examination System) को आधारमा निम्नानुसारको हुनेछ।

भाग — १

लिखित परीक्षा (Written Examination):- प्रथम चरण पूर्णाङ्क:- १००  
द्वितीय चरण पूर्णाङ्क:- २००

भाग — २

अन्तिम चरण (Final Examination):- कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता पूर्णाङ्क:- ५०  
लिखित परीक्षा योजना (Written Examination Scheme)

१. लिखित परीक्षा:- प्रथम चरण (First Phase)

तालिका (१)

पत्र	विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली	प्रश्नसंख्या × अङ्क	समय
प्रथम	सामान्य ज्ञान तथा कार्यालय सञ्चालन सम्बन्धी आधारभूत सिप परीक्षण (General Knowledge & Basic related to Office Skills Test)	100	40	वस्तुगत (Objective): बहुवैकल्पिक प्रश्न (Multiple Choice Questions)	५० प्रश्न × २ अङ्क	४५ मिनेट

२. लिखित परीक्षा:- द्वितीय चरण (Second Phase)

तालिका (२)

पत्र	विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली	प्रश्नसंख्या × अङ्क	समय
द्वितीय	कार्यालय व्यवस्थापन (Office Management)	100	40	विषयगत (Subjective): छोटो र लामो उत्तर (Short & Long Answers)	१२ प्रश्न × ५ अङ्क ४ प्रश्न × १० अङ्क	२ घण्टा ३० मिनेट
तृतीय	कार्य ज्ञान सम्बन्धी (Job Knowledge related subject)	100	40	विषयगत (Subjective): छोटो र लामो उत्तर (Short & Long Answers)	८ प्रश्न × ५ अङ्क ६ प्रश्न × १० अङ्क	२ घण्टा ३० मिनेट

अन्तिम चरण — कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता (Computer Skill Test & Interview)

तालिका (३)

विषय	पूर्णाङ्क	परीक्षा प्रणाली	समय
कम्प्युटर सीप परीक्षण (Computer Skill Test)	१०	प्रयोगात्मक (Practical)	१५ मिनेट
व्यक्तिगत अन्तर्वार्ता (Interview)	४०	मौखिक (Oral)	

## द्रष्टव्यः

१. यो पाठ्यक्रम योजनालाई संयुक्त र एकीकृत परीक्षा प्रणालीको आधारमा अप्राविधिक तर्फ नेपाल प्रशासन सेवा, प्रशासन र लेखा समूहको सहायक चौथो तहका पदको लागि लिखित परीक्षा (प्रथम चरण र द्वितीय चरण) तथा अन्तिम चरण (कम्प्यूटर सीप परीक्षण र अन्तर्वार्ता) गरी दुई भागमा विभाजन गरिएको छ।
२. तालिका (१) र तालिका (२) मा दिईएको अनुसारको लिखित परीक्षा माथि उल्लिखित सेवाका सबै समूहको लागि अनिवार्य हुनेछ।
३. माथि उल्लिखित सेवाका सबै समूहको लागि प्रथम, द्वितीय र तृतीय पत्र/विषयको विषयवस्तु एउटै (Common) र अनिवार्य हुनेछ।
४. लिखित परीक्षाको प्रश्नपत्रको माध्यम भाषा नेपाली हुनेछ। तर विषयवस्तुलाई स्पष्ट गर्नुपर्ने अवस्थामा अंग्रेजी शब्द कोष्ठभित्र राखेर समेत प्रयोग गर्नु पर्नेछ।
५. लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ।
६. वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नहरूको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत प्रश्नको लागि छुट्याइएको अङ्कको २० प्रतिशत अङ्क कट्टा गरिनेछ। तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन।
७. बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन।
८. परीक्षामा सोधिने प्रश्नसंख्या, अङ्क र अङ्कभार यथासम्भव सम्बन्धित पत्र/विषयमा दिईए अनुसार हुनेछ।
९. विषयगत प्रश्न हुने पत्र/विषयका प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरू हुनेछन्। परीक्षार्थीले प्रत्येक खण्डका प्रश्नहरूको उत्तर सोही खण्डको उत्तरपुस्तिकामा लेख्नुपर्नेछ।
१०. यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम तथा नीतिहरू परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधनभई हटाईएका वा थप गरी संशोधनभई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ।
११. प्रथम चरण (First Phase) को लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरण (Second Phase) को लिखित परीक्षामा सम्मिलित गराइनेछ।
१२. लिखित परीक्षाको प्रथम चरण (First Phase) मा प्राप्त गरेको प्राप्ताङ्कको शतप्रतिशत अङ्क तथा द्वितीय चरण (Second Phase) को प्राप्ताङ्कहरू जोडि कूल अङ्कको आधारमा लिखित परीक्षाको नतिजा प्रकाशित गरिनेछ।
१३. लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरूलाई मात्र अन्तिम चरणको कम्प्यूटर सीप परीक्षण र अन्तर्वार्तामा सम्मिलित गराइनेछ।
१४. लिखित परीक्षा र अन्तिम चरणको कम्प्यूटर सीप परीक्षण र अन्तर्वार्ताको कूल अङ्क योगका आधारमा योग्यताक्रम अनुसार अन्तिम परीक्षाफल प्रकाशित गरिनेछ।
१६. पाठ्यक्रम लागू मिति:—

प्रथम पत्र:- सामान्य ज्ञान तथा कार्यालय सञ्चालन सम्बन्धी आधारभूत सीप परीक्षण  
(General Knowledge and Basic Office Skills Test)

खण्ड (A) : सामान्य ज्ञान (General Knowledge)

खण्ड (A): 60 अङ्क	३० प्रश्न × २ अङ्क = ६० अङ्क
-------------------	------------------------------

१. सौर्यमण्डल र भूगोल

(६ प्रश्न × २ अङ्क = १२ अङ्क)

१.१ सौर्यमण्डल र पृथ्वी सम्बन्धी सामान्य जानकारी ।

१.२ विश्वको भूगोल — महादेश, महासागर, ध्रुव, अक्षांश, देशान्तर, समय, दुरी, पर्वतश्रृंखला, भूकम्प, ज्वालामुखी, नदी, हिमनदी, ताल, जलवायु ।

१.३ नेपालको भूगोल — भौगोलिक अवस्था, धरातलीय स्वरूप र प्राकृतिक सम्पदा (जलस्रोत, जीवजन्तु, वनस्पति, माटो, खनिज पदार्थ, पहाड) ।

२. इतिहास

(६ प्रश्न × २ अङ्क = १२ अङ्क)

२.१ विश्वको इतिहास — औद्योगिक क्रान्ति, फ्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्रता सङ्ग्राम, रुसी/अक्टोवर क्रान्ति, प्रथम र द्वितीय विश्वयुद्ध तथा भारतीय स्वतन्त्रता सङ्ग्राम: घटना, कारण र परिणामहरू

२.२ नेपालको इतिहास (प्राचीन कालदेखि हालसम्म)

२.२.१ किराँतकाल, लिच्छविकाल र मध्यकाल: सामाजिक, सांस्कृतिक, आर्थिक एवं राजनीतिक अवस्था

२.२.२ आधुनिक इतिहास (नेपालको एकीकरण देखि हालसम्म): राजनीतिक घटनाक्रम, सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था ।

३. नेपालको सामाजिक, आर्थिक अवस्था र शासनपद्धति

(६ प्रश्न × २ अङ्क = १२ अङ्क)

३.१ नेपालको सामाजिक अवस्था, परम्परा, मूल्य र मान्यता, धर्म, जातजाति, भाषाभाषी, संस्कृति, कला, साहित्य, संगीत, सांस्कृतिक सम्पदा ।

३.२ आर्थिक परिसूचकहरू (आर्थिक वृद्धि, कूल ग्राहस्थ उत्पादन, प्रति व्यक्ति आय, विप्रेषण, वैदेशिक लगानी, वैदेशिक सहयोग)

३.३ आर्थिक अवस्था (कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, संचार, विकास योजना) सम्बन्धी जानकारी ।

३.४ नेपालको शासनपद्धति र सरकार — संविधान, संघीय शासन प्रणाली र राजनीतिक व्यवस्था ।

३.५ निर्वाचनको परिचय, महत्व तथा मतदान र मतगणना सम्बन्धी सामान्य जानकारी

४ विज्ञान प्रविधि, जनस्वास्थ्य र वातावरण

(६ प्रश्न × २ अङ्क = १२ अङ्क)

४.१ मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञानका प्रमुख आविष्कार र नविनतम गतिविधिहरू सम्बन्धी जानकारी ।

४.२ जनस्वास्थ्य, रोग, खाद्य र पोषण सम्बन्धी जानकारी ।

४.३ पर्यावरण, जैविक विविधता, दिगो विकास, जलवायु परिवर्तन, वातावरण व्यवस्थापन, प्रदुषण, जनसंख्या, शहरीकरण, बसोवास (बँसाईसराई) सम्बन्धी जानकारी ।

५. अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक गतिविधिहरू

(६ प्रश्न × २ अङ्क = १२ अङ्क)

५.१ अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ/संस्था — संयुक्त राष्ट्रसंघ र क्षेत्रीय संगठन (सार्क, आसियान, युरोपियन युनियन) ।

५.२ राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका समसामयिक गतिविधिहरू र महत्वपूर्ण व्यक्तित्व तथा विचारकहरू सम्बन्धी जानकारी ।

**खण्ड (B) : कार्यालय सञ्चालन सम्बन्धी आधारभूत सीप परीक्षण (Basic Office Skills Test -BOST)**

खण्ड (B): 40 अङ्क	२० प्रश्न × २ अङ्क = ४० अङ्क
-------------------	------------------------------

कार्यालय सञ्चालन सम्बन्धी आधारभूत सीप परीक्षण (BOST) अन्तर्गत देहायका परीक्षणहरू रहेका छन्:

- १. रजु गर्ने (Verification test):** यस परीक्षणमा तथ्यांक, संख्या वा शाब्दिक सूचनालाई जाँच गर्ने वा त्रुटी पत्ता लगाउने अथवा समानता वा भिन्नता पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन्।
- २. खाली स्थान वा क्रम पुरा गर्ने (Completion):** यस परीक्षणमा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रूपमा खाली स्थान, क्रम, ढाँचा वा मेट्रिक्स पुरा गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन्।
- ३. तालिकीकरण र वर्गीकरण गर्ने (Tabulation & Classification):** यस परीक्षणमा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रूपमा वर्गीकरण गर्ने वा भिन्नता पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन्।
- ४. सम्बन्ध परीक्षण (Analogy):** यस परीक्षणमा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) विवरणको तार्किक रूपमा सम्बन्ध पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन्।
- ५. फाइलिङ अभिरुचि परीक्षण (Filing aptitude test):** यस परीक्षणमा शाब्दिक र संख्यात्मक फाइलिङ वस्तु वा प्रक्रियालाई वर्णमालाक्रम, संख्यात्मकक्रम वा कालक्रम अनुसार समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन्।
- ६. निर्देशन अनुसरण गर्ने (Follows the instructions):** यस परीक्षणमा दिइएको लिखित निर्देशनलाई हुबहु अनुसरण गरी समाधान गर्ने किसिमका प्रश्नहरू समावेश हुनेछन्।
- ७. संख्यात्मक चर्तुयता परीक्षण (Numerical reasoning test):** यस परीक्षणमा सामान्य अंकगणितीय क्रिया सम्बन्धी प्रश्नहरू समावेश हुनेछन्।
- ८. कोडिङ र भिडान परीक्षण (Coding & Matching test):** यस परीक्षणमा शाब्दिक वा संख्यात्मक विवरणको कोडिङ र भिडान सम्बन्धी प्रश्नहरू समावेश हुनेछन्।
- ९. विश्लेषणात्मक तार्किकता र तुलना परीक्षण (Analytical reasoning & comparative test):** यस परीक्षणमा शाब्दिक वा संख्यात्मक वा अशाब्दिक (चित्रात्मक) किसिमका विश्लेषणात्मक तार्किकता सम्बन्धी प्रश्नहरू समावेश हुनेछन्।
- १०. दिशा र दुरी ज्ञान परीक्षण (Direction & Distance sense test):** यस परीक्षणमा दिशा र दुरी पत्ता लगाउने किसिमका प्रश्नहरू समावेश हुनेछन्।

**द्रष्टव्य:-** यस पत्र सामान्य ज्ञान र आधारभूत कार्यालय सीप परीक्षण विषयका पाठ्यक्रमका एकाईहरूबाट सोधिने प्रश्नहरूको संख्या निम्नानुसार हुनेछ। सामान्य ज्ञानमा यथासम्भव क्रमशः Level I का ६० प्रतिशत र Level II का ४० प्रतिशत प्रश्नहरू सोधिनेछ।

प्रथम पत्र	सामान्य ज्ञान					कार्यालय सञ्चालन सम्बन्धी आधारभूत सीप परीक्षण
अङ्कभार	60					40
इकाइ	1	2	3	4	5	प्रत्येक इकाइ समान २ वटा गरी २० प्रश्नहरू सोधिनेछ।
प्रश्न संख्या	6	6	6	6	6	
जम्मा प्रश्न	(Level I = 18 / Level II = 12) जम्मा 30					20

कार्यालय सञ्चालन सम्बन्धी आधारभूत सीप परीक्षण (BOST) को मुख्य उद्देश्य उम्मेदवारले कार्यालयका कामहरू छिटो र सटीक रूपमा सम्पादन गर्न सक्ने क्षमताको आँकलन गर्नु हो। जस्तो छिटो छिटो पढ्ने, शाब्दिक र संख्यात्मक जानकारीको शुद्धता जाँच गर्न सक्ने, सूचनाहरू तुलना गर्न सक्ने, लिखित निर्देशनहरूको राम्ररी पालना गर्न सक्ने, लिखित सामग्री बुझ्ने र व्याख्या गर्न सक्ने तथा सामान्य निर्णय लिन सक्ने हो। यस परीक्षणले समस्याको समाधानका लागि उपयुक्त अंकगणित क्रिया/प्रक्रिया निर्धारण गर्न उम्मेदवारको क्षमता र तार्किकताको मूल्याङ्कन गर्दछ। यसले उम्मेदवारको गति र शुद्धताको क्षमता जाँचनुका साथै स्थान सम्बन्धी क्षमताको पनि मूल्याङ्कन गर्दछ। आधारभूत कार्यालय सीप परीक्षणको उद्देश्य विद्यालयमा अध्ययन गरेका कुनै खास विषयमा आधारित नभई दशम् कक्षा उत्तीर्ण शिक्षित व्यक्तिले उत्तर दिन सक्ने स्तरको हुनेछ। यस परीक्षणले निश्चित नियमहरूको आधारमा सहज बुद्धि साथ व्यक्तिले तर्कसंगत सोचविचार गरी समस्या समाधान गर्न सक्ने सामर्थ्य वा सीप सम्बन्धमा बढी जोड दिन्छ। यसले व्यक्तिको घोकने (कण्ठस्त गर्ने) क्षमतालाई भन्दा विश्लेषण क्षमतालाई प्रतिबिम्बित गर्दछ।

(In English)

**PAPER I: - (General Knowledge and Basic Office Skills Test)**

**Section (A): General Knowledge**

<b>Section (A): 60 Marks</b>	<b>30 Questions × 2 Marks = 60 Marks</b>
------------------------------	--

- 1. Solar System and Geography (6 questions × 2 marks = 12 Marks)**
  - 1.1 General information on solar system and earth.
  - 1.2 Geography of World - continent, ocean, pole, latitude, longitude, time, distance, mountains, earthquake, volcano, rivers, glaciers, lakes, climate.
  - 1.3 Geography of Nepal - geographical location, relief features and natural resources (water resources, animals, plants, soils, minerals, mountains).
- 2. History (6 questions × 2 marks = 12 Marks)**
  - 2.1 History of the World - Industrial revolution, French revolution, American War of independence, Russian revolution/October revolution, First and Second World wars and Indian movement for independence: events, causes and effects.
  - 2.2 History of Nepal (From ancient period till now)
    - 2.2.1 Social, economic and political conditions of Kiranti Period, Lichhavi Period and Malla Period.
    - 2.2.2 Modern history of Nepal (from Nepal's unification to present day) notable political events, social, cultural and economic conditions.
- 3. Social and economical aspect of Nepal and Polity (6 questions × 2 marks = 12 Marks)**
  - 3.1 Information on social aspect including traditions, norms, values, religions, ethnicity, languages, cultures, arts, literature, music, cultural heritages
  - 3.2 Economic Indicators (economic growth, GDP, per capita income, remittance, foreign investment, foreign co-operation)
  - 3.3 Economic status (agriculture, industry, trade, tourism, transportation, communication, development planning) of Nepal.
  - 3.4 Polity and governance of Nepal – constitution, federal system, political system.
- 4. Science Technology, Public Health and Environment (6 questions × 2 marks = 12 Marks)**
  - 4.1 Information on recent scientific activities and major inventions of science which has direct impact on human life.
  - 4.2 General Information on health, food and nutrition.
  - 4.3 Information on ecology, bio-diversity, sustainable development, climate change, environment management, pollution, population, urbanization, settlement (migration)
- 5. International Relations and Current Affairs (6 questions × 2 marks = 12 Marks)**
  - 5.1 International affairs and institutions – the UNO and regional organizations (the SAARC, ASEAN, EU).
  - 5.2 Information on current affairs of national and international importance, and noted personalities and thinkers.

## Section (B): Basic Office Skills Test (BOST)

Section (B): 40 Marks	20 Questions × 2 Marks = 40 marks
-----------------------	-----------------------------------

**The Basic Office Skills Test (BOST)** includes the following tests:

1. **Verification test:** This test will include questions that check or find errors or similarities or differences on data, numbers or verbal information.
2. **Completion:** This test will consist of questions on verbal or numerical or non-verbal (pictorial) details to complete blank space, series, pattern or matrix logically.
3. **Tabulation & Classification:** This test will include questions on verbal or numerical or non-verbal (pictorial) details to classify or differentiate logically.
4. **Analogy:** This test will include questions on verbal or numerical or non-verbal (pictorial) details to find out relations logically.
5. **Filing aptitude test:** This test will include questions to solve the verbal and numerical filing items or operation alphabetically, numerically or chronologically.
6. **Follows instructions:** This test will include questions that can be solved by following the written instructions exactly.
7. **Numerical reasoning test:** This test will include questions related to fundamental arithmetic operations.
8. **Coding & Matching test:** This test will include questions relating to coding and matching of verbal or numerical details.
9. **Analytical reasoning & Comparative test:** This test will include verbal or numerical or non-verbal (pictorial) types of analytical reasoning questions.
10. **Direction and Distance sense test:** This test will include questions to find the direction and distance.

Note:- The main purpose of the **Basic Office Skills Test (BOST)** is to assess a candidate's ability to perform essential clerical tasks quickly and accurately, i.e. read quickly, check the accuracy of verbal and numerical information, compare sets of information, follow written instructions, understand and interpret written material and make simple decisions.

It assesses a candidate's ability and reasoning to determine the appropriate arithmetic operation for solving a problem. It also assesses a candidate's visual speed and accuracy as well as space relations aptitude.

The nature and standard of questions in Basic Office Skills Test (BOST) will be such that an educated Class X level person will be able to answer them without any specialized study. Focus will be on testing a candidate's ability to think logically on the basis of a set of rules and analyze situations using common sense. It will reflect the candidates' ability to analyze rather than the ability to memories.

## विषय:- कम्प्यूटर सीप परीक्षण (Computer Skill Test)

### 1. Windows Basic

- Introduction to Graphical User Interface
- Starting and shutting down Windows
- Basic Windows Elements - Desktop, Taskbar, My Computer, Recycle Bin, etc. Concept of files and folders
- Searching files and folders

### 2. Word Processing/ MS Word

- Creating, saving and opening documents
- Typing in Devanagari and English
- Text formatting (Font, Size, Color, Underline, Italic, Bold, etc) and paragraph formatting (alignment, indentation, spacing)
- Inserting header, footer, page number
- Page setting (margin, page size, orientation), previewing and printing of documents

### प्रयोगात्मक परीक्षा योजना (Practical Examination Scheme)

विषय	पूर्णाङ्क	परीक्षा प्रणाली	विषयवस्तु शिर्षक	अङ्क	समय
कम्प्यूटर सीप परीक्षण (Computer Skill Test)	१०	प्रयोगात्मक (Practical)	Devanagari Typing	२.५ अङ्क	५ मिनेट
			English Typing	२.५ अङ्क	५ मिनेट
			Windows basic and Ms-Word	५ अङ्क	५ मिनेट

### पाठ्यक्रमको उद्देश्य:—

आजको वैज्ञानिक युगमा दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या समाधानका लागि सूचना र सञ्चार प्रविधिसँग परिचित र न्यूनतम ज्ञान, सीप र धारणा भएको व्यक्ति हुन अपरिहार्यता रहेको छ। तसर्थ देश विकासको मेरुदण्डको रूपमा रहेको निजामती कर्मचारी छनौट गर्दा आधारभूत कम्प्यूटर ज्ञान र सीप भएको व्यक्ति छनौट गर्नु उपयुक्त हुन्छ। त्यसमा पनि खरिदार पदमा कार्यरत कर्मचारीहरूलाई कम्प्यूटर सम्बन्धी गर्नुपर्ने सामान्य समस्याहरू हल गर्ने क्षमता हुन अनिवार्य देखिन्छ। त्यसैले अप्राविधिक तर्फका प्रशासन, चौथो तहका पदको खुला प्रतियोगितात्मक परीक्षाको द्वितीय चरणमा कम्प्यूटर सीप परीक्षण प्रयोगात्मक परीक्षा समावेश गरि यो पाठ्यक्रम तयार पारिएको छ।

प्रयोगात्मक कम्प्यूटर सीप परीक्षणका नमूना प्रश्नहरू ( Sample Questions)

१. देवनागरी Typing Skill Test को लागि 150 शब्दहरूको एउटा Text दिइनेछ। दिइएको Text लाई आधार मानी टाइप गर्नु पर्नेछ।

2.5 अङ्क (5 मिनेट)

२. English Typing Skill Test को लागि 200 शब्दहरूका लागि Text दिइनेछ। दिइएको Text लाई आधार मानी टाइप गर्नु पर्नेछ।

2.5 अङ्क (5 मिनेट)

3. Windows basic and Word Processing:

Perform as follows:

5 अङ्क (5 मिनेट)

- a) Open document containing text typed for question no. 2 and save it with other name 'windows basic and ms word'. 1Mark
- b) Apply 1.5 line spacing for all text. 1Mark
- c) Insert your name on left side of page and roll number on right side of page as header. 1Mark
- d) Set page margins as follow:  
Top: 2" Bottom: 1" Left: 1.5" Right: 1.25" 1Mark
- e) Insert page number as footer with center alignment. 1Mark



अंग्रेजी वा देवनागरी Typing Skill Test को लागि निर्देशन:-

1. देवनागरी Typing Skill Test को लागि १५० शब्दहरूको एउटा Text दिइनेछ र देहाय अनुसार अङ्क प्रदान गरिनेछ-

शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute)	पाउने अंक
५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	० अंक
५ वा सो भन्दा बढी र ७.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	०.५० अंक
७.५ वा सो भन्दा बढी र १० भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	०.७५ अंक
१० वा सो भन्दा बढी र १२.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.०० अंक
१२.५ वा सो भन्दा बढी र १५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.२५ अंक
१५ वा सो भन्दा बढी र १७.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.५० अंक
१७.५ वा सो भन्दा बढी र २० भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.७५ अंक
२० वा सो भन्दा बढी र २२.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.०० अंक
२२.५ वा सोभन्दा बढी र २५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.२५ अंक
२५ वा सो भन्दा बढी शुद्ध शब्द प्रति मिनेट बापत	२.५० अंक

2. English Typing Skill Test को लागि २०० शब्दहरूको एउटा Text दिइनेछ र देहाय अनुसार अङ्क प्रदान गरिनेछ-

शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute)	पाउने अंक
६ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	० अंक
६ वा सो भन्दा बढी र ९ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	०.५० अंक
९ वा सो भन्दा बढी र १२ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	०.७५ अंक
१२ वा सो भन्दा बढी र १५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.०० अंक
१५ वा सो भन्दा बढी र १८ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.२५ अंक
१८ वा सो भन्दा बढी र २१ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.५० अंक
२१ वा सो भन्दा बढी र २४ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.७५ अंक
२४ वा सो भन्दा बढी र २७ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.०० अंक
२७ वा सोभन्दा बढी र ३० भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.२५ अंक
३० वा सो भन्दा बढी शुद्ध शब्द प्रति मिनेट बापत	२.५० अंक

3. अंग्रेजी वा देवनागरी Typing मा दिइएको Text लाई आधार मानी टाइप गरेको Text सँग भिडाई चेक गरिनेछ। दिइएको अंग्रेजी वा देवनागरीमा उल्लेखित स्थान बमोजिम परीक्षार्थीहरूले आफ्नो Text मा Punctuation टाइप नगरेको पाइएमा त्यसको शब्दमा गणना गरिने छैन। तत्पश्चात निम्न Formula प्रयोग गरी शुद्ध शब्द प्रति मिनेट (Correct words/minute) निकालिनेछ।

**Formula:**

$$\text{शुद्ध शब्द प्रति मिनेट (Correct words/minute)} = \frac{(\text{Total words typed} - \text{Wrong words})}{5}$$

**प्रदेश लोक सेवा आयोग**  
**गण्डकी प्रदेश**  
नेपाल प्रशासन सेवा, सहायक चौथो तह (अप्राविधिक तर्फ) का पद (प्रदेश/स्थानीय तह) को  
खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

**द्वितीय पत्र (Paper II): - कार्यालय व्यवस्थापन (Office Management)**

<b>खण्ड (A): 40 अङ्क</b> <b>Section (A): 40Marks</b>	४ प्रश्न × ५ अङ्क = २० अङ्क
	२ प्रश्न × १० अङ्क = २० अङ्क

**१. कार्यालय व्यवस्थापन**

१.१ कार्यालय र कर्मचारी

१.१.१ कार्यालय (Office): परिचय, महत्व, कार्य र प्रकार

१.१.२ सहायक कर्मचारीका कार्य र गुणहरू

१.१.३ कार्यालय स्रोत साधन (Office Resources): परिचय र प्रकार

१.१.४ कार्यालयमा सञ्चारको महत्व, किसिम र साधन

१.२ कार्यालय कार्यविधि (Office Procedure)

१.२.१ पत्र व्यवहार (Correspondence)

१.२.१.१ परिचय, उद्देश्य र चिठी/पत्रका गुणहरू

१.२.१.२ चिठीका प्रकार (प्रयोग र प्राथमिकताको आधारमा)

१.२.१.३ दर्ता र चलानी (Registration & Dispatch)

१.२.१.४ सूचना (Information/Notice): परिपत्र (Circular), तोक आदेश (Order)

१.२.२ टिप्पणी लेखन र टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू

१.२.३ प्रतिवेदन लेखन — परिचय, तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू र प्रकार

१.३ अभिलेख व्यवस्थापन (Record Management)

१.३.१ अभिलेख (Record): परिचय, उद्देश्य र प्रकार

१.३.२ अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग

१.३.३ फाइलिङ (Filing): परिचय, आवश्यकता, विधि एवं तरिकाहरू

१.३.४ अनुक्रमणिका (Indexing) को परिचय, महत्व र प्रकार

१.४ बैठक व्यवस्थापन तथा निर्णय अभिलेख (Minuting)

१.५ जनसम्पर्क र सेवाग्राही गुनासो व्यवस्थापनको तरिका र विधि

<b>खण्ड (B): 30 अङ्क</b> <b>Section (B): 30 Marks</b>	२ प्रश्न × ५ अङ्क = १० अङ्क
	२ प्रश्न × १० अङ्क = २० अङ्क

**२. संविधान र नागरिक सचेतना**

२.१ नेपालको संविधान

- २.१.१ मौलिक हक र कर्तव्य
- २.१.२ राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व
- २.१.३ प्रदेश कार्यपालिका, व्यवस्थापिका तथा स्थानीय तह र प्रदेशको अधिकारको सूची
- २.२ देहायका संगठनको परिचय तथा कार्यहरू
  - २.२.१ अख्तियार दुरुपयोग अनुसन्धान आयोग
  - २.२.२ महालेखा परीक्षकको कार्यालय
  - २.२.३ लोक सेवा आयोग, प्रदेश लोक सेवा आयोग
  - २.२.४ निर्वाचन आयोग
  - २.२.५ राष्ट्रिय मानव अधिकार आयोग
  - २.२.६ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  - २.२.७ संघीय संसद सचिवालय र गण्डकी प्रदेश सभा
  - २.२.८ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश
- २.३ नागरिक सचेतना (Civic Conscience): चारित्रिक विकास (Character Development), मानवीय मूल्य मान्यता (Human Values), नागरिक कर्तव्य र दायित्व तथा अनुशासन (Civil Rights & Duties) र सकारात्मक सोच (Discipline & Positive Thinking)

खण्ड (C): 30 अङ्क Section (C): 30 Marks	६ प्रश्न × ५ अङ्क = ३० अङ्क
--	-----------------------------

### ३. सामान्य गणित

- ३.१ गणितका आधारभूत प्रक्रियाहरू तथा ऐकिक नियम (Fundamental Operations in Mathematics & Unitary Method)
- ३.२ भिन्न, दशमलव, प्रतिशत र अनुपात (Fraction, Decimal, Percentage & Ratio)
- ३.३ नाफा, नोक्सान र छुट (Profit, Loss & Discount)
- ३.४ कर, कमिसन र हासकट्टी (Tax, Commission & Depreciation)
- ३.५ साधारण ब्याज र मिश्रित ब्याज (Simple Interest & Compound Interest)
- ३.६ औसत (Average)
- ३.७ घरायसी अङ्कगणित (Household/Home Arithmetic) : बिजुली, पानी र टेलिफोनको महसुल तथा मुद्रा विनिमय सम्बन्धी (Simple problems related electricity, water and telephone bills and money exchange)
- ३.८ क्षेत्रमिति (Mensuration): लम्बाइ, चौडाई, परिमिति, क्षेत्रफल र आयतन (Length, Breadth, Perimeter, Area & Volume)

प्रदेश लोक सेवा आयोग

गण्डकी प्रदेश

नेपाल प्रशासन सेवा, सहायक चौथो तह (अप्राविधिक तर्फ) का पद (प्रदेश/स्थानीय तह) को खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

तृतीय पत्र (Paper III): कार्य ज्ञान सम्बन्धी (Job Knowledge related)

खण्ड (A): 35 अङ्क Section (A): 35 Marks	३ प्रश्न×५ अङ्क = १५ अङ्क
	२ प्रश्न×१० अङ्क = २० अङ्क

१. सार्वजनिक सेवा व्यवस्थापन

- १.१ निजामती सेवा ऐन र नियमावलीमा भएका देहायका व्यवस्थाहरू
  - १.१.१ निजामती सेवाको गठन, पदपूर्ति गर्ने तरिका र प्रक्रियाहरू
  - १.१.२ कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, बिदा, विभागीय सजाय र अवकाश
  - १.१.३ कर्मचारीले पालन गर्नुपर्ने आचरण र कर्तव्यहरू
- १.२ सार्वजनिक सेवा प्रवाहको अर्थ र महत्व तथा सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरू
- १.३ सार्वजनिक बडापत्र (Public Charter): महत्व र आवश्यकता
- १.४ सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को परिच्छेद १, २, ४ र ५ र प्रदेश सुशासन ऐन, २०७६ (गण्डकी प्रदेश)
- १.५ सूचनाको हक सम्बन्धी ऐन, २०६४ को परिच्छेद १, २ र ४
- १.६ भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद १ र २
- १.७ संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को परिच्छेद २ (संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धका आधारहरू)
- १.८ स्थानीय सरकार सञ्चालन ऐन, २०७४
- १.९ व्यक्तिगत घटना दर्ता (Vital Registration)
  - १.१० राष्ट्रिय परिचय—पत्र (National Identity Card)
  - १.११ विद्युतीय शासन प्रणाली (E-governance) को सामान्य परिचय
  - १.१२ सूचना तथा सञ्चार प्रविधिको महत्व र प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरू
  - १.१३ गण्डकी प्रदेशको आवधिक योजनाको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य र रणनीति सम्बन्धी सामान्य जानकारी

खण्ड (B): 35 अङ्क Section (B): 35 Marks	३ प्रश्न×५ अङ्क = १५ अङ्क
	२ प्रश्न×१० अङ्क = २० अङ्क

२. लेखा प्रणाली र आर्थिक प्रशासन

- २.१ लेखा र लेखा प्रणाली: परिचय, उद्देश्य र विशेषताहरू
- २.२ बजेट अनुमान र स्वीकृति तथा मन्त्रालयगत बजेट सूचना प्रणाली (LMBIS) र प्रादेशिक मन्त्रालयगत बजेट सूचना प्रणाली (PLMBIS) सम्बन्धी जानकारी
- २.३ खाता सूची (Charts of Accounts), एकलखाता कोष (TSA), राजस्व व्यवस्थापन सूचना

- प्रणाली (RMIS) र कम्प्युटराइज्ड सरकारी लेखा प्रणाली (CGAS) र धरौटी लेखा
- २.४ गोश्वारा भौचर, बैक नगदी किताब, बजेट हिसाब, मास्केबारी, खर्चको फाँटबारी, बैक हिसाब विवरण, आर्थिक विवरण सम्बन्धी जानकारी
- २.५ संघ, प्रदेश र स्थानीय तहको आर्थिक कार्यप्रणाली सम्बन्धी सामान्य जानकारी

### ३. सार्वजनिक खरिद तथा जिन्सी व्यवस्थापन

- ३.१ सार्वजनिक खरिद व्यवस्थापन: उद्देश्य, महत्व, विधि र प्रकृया
- ३.२ जिन्सी व्यवस्थापन: माग फाराम, खरिद आदेश, दाखिला रिपोर्ट, जिन्सी खाता, जिन्सी निरीक्षण, खरिद र लिलाम
- ३.३ सरकारी सम्पत्ती व्यवस्थापन प्रणाली (PAMS) सम्बन्धी जानकारी

### ४. सार्वजनिक वित्त व्यवस्थापन र लेखापरीक्षण प्रणाली

- ४.१ लेखापरीक्षणको परिचय, उद्देश्य र प्रकार
- ४.२ बेरुजु, बेरुजु फछ्यौँट, बेरुजु लगत र सम्परीक्षण
- ४.३ मूल्य अभिवृद्धि कर: परिचय, दर्ता र खारेजी प्रक्रिया, कर विवरण दाखिला, कर कट्टी सम्बन्धी व्यवस्था तथा कर लाग्ने र नलाग्ने वस्तु सम्बन्धी जानकारी
- ४.४ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली २०७७ (आन्तरिक नियन्त्रण तथा लेखापरीक्षण र वित्तीय उत्तरदायित्व, जिम्मेवारी एवं जवाफदेहिता सम्बन्धी व्यवस्था)
- ४.५ अन्तर—सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ परिच्छेद ३ र ४
- ४.६ आयकर ऐन, २०५८ को परिच्छेद १७ (भुक्तानी कर कट्टी सम्बन्धी व्यवस्था)
- ४.७ लेखापरीक्षण ऐन, २०७५ (दफा ८— लेखापरीक्षण गर्ने विषय)
- ४.८ गण्डकी प्रदेशको आर्थिक ऐन र कार्यविधि सम्बन्धी जानकारी
- ४.९ प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ (गण्डकी प्रदेश)

<b>खण्ड (C): 30 अङ्क</b> <b>Section (C): 30 Marks</b>	<b>२ प्रश्न × ५ अङ्क = १० अङ्क</b>
	<b>२ प्रश्न × १० अङ्क = २० अङ्क</b>

### ५. कानून र न्याय सम्बन्धी जानकारी

- ५.१ कानूनको अर्थ, महत्व र कानूनका स्रोतहरू
- ५.२ ऐन, नियम, विनियम, गठन आदेश र राजपत्रको सामान्य परिचय
- ५.३ अदालतका तह, संरचना र क्षेत्राधिकार
- ५.४ हकदैया, हदम्याद, म्याद र तारिखको परिचय
- ५.५ लिखतमा पुर्याउनु पर्ने रीत, दर्ता र दरपीठ
- ५.६ म्याद तामेली
- ५.७ जाहेरी दरखास्त, पक्राउ पूर्जा, बरामदी मुचुल्का, अभियोगपत्र र प्रारम्भिक सुनुवाइ
- ५.८ निःशुल्क कानूनी सहायता
- ५.९ मुलुकी देवानी संहिता र देवानी कार्यविधि संहिताका प्रमुख विशेषताहरू
- ५.१० मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिताका प्रमुख विशेषताहरू